

शिवसताक्षि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावना: शिवसताक्षि नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम शिवसताक्षि नगर सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “आर्थिक ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन २०७५ साल श्रावण १ गतेदेखि शिवसताक्षि नगरपालिका क्षेत्रमा लागू हुनेछ ।
२. **सम्पत्ति कर:** नगरपालिकाका क्षेत्रभित्र घर जग्गा कर तथा मालपोतलाइ एकिकृत गरी अनुसूचि बमोजिम सम्पत्तिको मूल्याङ्कन गरी अनुसूची (२) बमोजिम गणना गरी सम्पत्ति कर लगाइने र असूल उपर गरिनेछ ।
३. **घर जग्गा बहाल कर:** नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा त्यस्तो बहाल रकममा अनुसूचि (३) बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल गरिनेछ ।
४. **व्यवसाय कर:** नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवा मा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
५. **सेवा शुल्क दस्तुर तथा दण्ड जरिवाना** (१) नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधन लाइ अनुसूचि (५) को १ र २ बमोजिम अभिलेखीकरण शुल्क तथा सडक पुर्वाधार उपभोग शुल्क लगाइनेछ ।
(२) नगरपालिकाबाट प्रदान गरिने सेवाहरुमा अनुसूची (५) को ३ बमोजिम जरिवाना दस्तुर तथा शुल्क असूल गरिनेछ ।
६. **विज्ञापन कर:** (१) नगरपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (६) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ ।
(२) विज्ञापन करको संकलन नगरपालिकाले तेस्रो पक्ष सँग सम्झौता गरी गर्न सक्नेछ । यस्तो सम्झौता एक वर्ष वा बढिमा ३ वर्षका लागि एकै पटक सम्म गर्न सक्नेछ ।
७. **बहाल बिटौरी शुल्क:** (१) नगरपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका हाट बजार, पसल वा सरकारी जग्गा मा अनुसूचि (७) मा उल्लेख भए अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
(२) नगरपालिका क्षेत्रभित्र सरकारी सार्वजनिक ऐलानी पर्ति जग्गामा स्थायी संरचना बनाइ बसोवास व्यवसाय वा अन्य प्रयोजनमा उपभोग गरेका व्यक्ति वा संस्थासँग नगरकार्यपालिकाले बहाल

विटोरी कर लिनेछ । यसरी कर लिदा अनुसूची १ बमोजिम जग्गाको मुल्याङ्कन गरी अनुसूची २को दरमा गणना गरी बहाल विटोरी शुल्क असुल उपर गरिनेछ ।

८. **पार्किङ शुल्क:** नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूचि (८) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।

९. **अन्य सेवाशुल्क :** (१) नगर पालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरेबापत रु १००। - (एक सय मात्र) सेवा शुल्क लिइनेछ ।

(२) उपदफा (१) बमोजिमको उजुरीका सम्बन्धमा कारबाइ हुँदा नगरपालिकाबाट अमिन खटिइ जानुपर्ने भएमा वा नगरपालिका वा वडा कार्यालयबाट सर्जिमिन गर्नुपर्ने भएमा अनुसूची (५) को ३ बमोजिमको शुल्क निवेदक पक्षले व्यहोर्नुपर्नेछ ।

(३) उपदफा (२) मा जे सुकै लेखेता पनि दफा १ बमोजिमको उजुरीको सम्बन्धमा न्यायिक समितिले वादीको पक्षमा निर्णय गरेमा उपदफा (२) बमोजिम असुल भएको रकम प्रतिवादीले वादीलाई शोधभर्ना गर्नुपर्नेछ ।

(४) उपदफा (१) र (२) मा जे सुकै लेखेता पनि हिंसा पिडित महिला वा अति विपन्न भनी न्यायिक समितिले ठहर गरेको निवेदकको हकमा उपदफा (१) र (२) बमोजिमको शुल्क लाग्नेछैन ।

१०. **कर छुट:** यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।

११. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि नगरपालिकाले तोके अनुसार हुनेछ ।

१२. **अन्य व्यवस्था :** (१) यस ऐनमा नभएका विषय वा क्षेत्रहरुमा कर सेवा शुल्क दस्तुर तथा दण्ड जरिवाना तोक्नुपर्ने भएमा नगरकार्यपालिकाको कार्यालयले निर्णय गरी तोक्न सक्नेछ । यस्तो निर्णय नगर कार्यपालिकाको बैठक तथा नगरसभाबाट अनुमोदन गराउनुपर्नेछ ।

(२) यो ऐन प्रारम्भ हुनुपूर्व नगरपालिकाबाट असुल गरिएका सेवा शुल्क दस्तुर तथा दण्ड जरिवाना यसै ऐन बमोजिम असुल गरिएको मानिनेछ ।

(३) यस ऐनको कुनै पनि विषयमा द्विविधा उत्पन्न भएमा वा थप व्याख्या गर्नुपरेमा नगरकार्यपालिकाको कार्यालयको निर्णयानुसार हुनेछ ।